



नेपाल सरकार  
गृह मन्त्रालय

नेपाल सरकार  
गृह मन्त्रालय  
जिल्ला प्रशासन कार्यालय  
तनहुँ

जिल्ला प्रशासन कार्यालय

तनहुँ



स्वतः प्रकाशन

(Proactive Disclosure)



आ.व. २०८२।८३

प्रथम त्रैमासिक

(२०८२ श्रावण १ देखि २०८२ असोज मसान्त सम्म)

श्री प्रशासन

CPAS मा upload

गर्नु



सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र सो को नियमावलीको नियम (३) बमोजिम  
जिल्ला प्रशासन कार्यालय, तनहुँको स्वतः प्रकाशन (Proactive Disclosure)

(२०८२ श्रावण १ गते देखि २०८२ असोज मसान्त सम्म)

१. जिल्ला प्रशासन कार्यालय, तनहुँको स्वरूप र प्रकृति:

जिल्लामा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको मुख्य कार्य हो। यस कार्यालयका काम, कर्तव्य र अधिकारहरूलाई मूलतः स्थानीय प्रशासन ऐन, २०२८ ले व्यवस्था गरेको छ। संघ, प्रदेश र स्थानीय तहबाट जिल्लास्तरमा हुने विकासका कार्यमा समन्वय र सहजीकरण एवम् स्थानीय र प्रदेश सरकारका कानून कार्यान्वयनमा आवश्यक सहयोग पुराउने, विपद् व्यवस्थापन, आपूर्ति व्यवस्थापन एवम् वस्तु तथा सेवाको गुणस्तरीयताको सुनिश्चितता प्रदान गर्ने, स्वच्छ बजार प्रबर्द्धनका लागि बजार अनुगमन गर्ने र उपभोक्ताको हित संरक्षणमा सरोकारवाला निकायविच उचित समन्वय गर्ने तथा सेवा प्रवाहको अनुगमन गर्ने, प्रचलित कानूनमा तोकिएका विषयहरूमा न्याय निरूपण, आर्थिक अनियमितता एवं भ्रष्टाचार नियन्त्रण जस्ता कार्यहरू सम्पादन गरी जिल्लामा सुशासनको प्रत्याभूतिका लागि जिल्ला प्रशासन कार्यालयको महत्वपूर्ण भूमिका रहेको छ। जिल्ला प्रशासन कार्यालय, तनहुँले यस जिल्लालाई शान्त, सुरक्षित र समुन्नत बनाउने दूरदृष्टि (vision) का साथ विधिको शासन अवलम्बन गरी शान्ति सुरक्षाको अवस्थालाई सुदृढ बनाउँदै प्रभावकारी सेवा प्रवाहको माध्यमद्वारा सुशासनको प्रत्याभूति गर्ने लक्ष्यहरू लिएर काम गरिरहेको छ। यी लक्ष्यहरू प्राप्तिका लागि यस कार्यालयले सुरक्षा निकायहरूको समन्वयात्मक परिचालनद्वारा जिल्लामा शान्ति सुरक्षाको स्थितिलाई सुदृढ बनाउने, जिल्लामा विधिको शासन सुनिश्चित गर्ने, विपद्को एकीकृत र समन्वयात्मक व्यवस्थापन गर्ने, आपूर्ति व्यवस्थापनलाई चुस्त बनाउने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने, मानव अधिकारको संरक्षण गर्ने र पारदर्शिता एवं जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्य लिएको छ।

२. जिल्ला प्रशासन कार्यालय, तनहुँको काम, कर्तव्य र अधिकार:

- क) जिल्लामा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्ने।
- ख) जिल्लामा सञ्चालित विकासका कार्यहरूमा सहयोग र समन्वय गर्ने।
- ग) जिल्लामा रहेका नेपाल सरकारका सम्पत्तिहरूको संरक्षण गर्ने।
- घ) जिल्लामा आइपर्ने विपद्हरूको व्यवस्थापन गर्ने।
- ङ) जिल्लामा वस्तुहरूको आपूर्तिलाई व्यवस्थित गर्ने।
- च) जिल्लास्थित सार्वजनिक निकायहरूको कार्य सम्पादनमा समन्वय गर्ने।
- छ) प्रचलित कानूनद्वारा तोकिएका विषयहरूमा न्याय निरूपण गर्ने।
- ज) नागरिकताको प्रमाणपत्र वितरण गर्ने।
- झ) हातहतियारको इजाजत प्रदान तथा नवीकरण गर्ने।
- ञ) राहदानी सम्बन्धी कार्य गर्ने।
- ट) संस्था दर्ता तथा नवीकरण गर्ने।
- ठ) प्रचलित कानून र नेपाल सरकारको निर्देशन बमोजिम अन्य विविध कार्यहरू गर्ने।

प्रशासकीय अधिकृत



३. जिल्ला प्रशासन कार्यालय, तनहुँमा रहने कर्मचारी संख्या:

सि.नं.	पद	गृह दरवन्दी संख्या	कैफियत
१	प्रमुख जिल्ला अधिकारी	१	
२	सहायक प्रमुख जिल्ला अधिकारी	१	
३	प्रशासकीय अधिकृत	२	
४	नायब सुब्बा	७	
५	लेखापाल	१	
६	कम्प्युटर अपरेटर	२	
७	खरिदार	४	
८	हलुका सवारी चालक	२	१ करार सेवा
९	कार्यालय सहयोगी	७	७ करार
१०	विवरण दर्ता अपरेटर	२	राष्ट्रिय परिचय पत्र
११	विवरण दर्ता सहयोगी	१	विवरण तर्फ करार सेवा
जम्मा		३०	

प्रशासनिक अधिकृत



कार्यालयको संगठन संरचना

प्रमुख जिल्ला अधिकारी  
रा.प. प्रथम, प्रशासन - १

निजी सहायक (रा.प.अनं. प्र., प्र.सा.प्र.) ना.सु. - १  
ह.स.चा. श्रेणी विहिन - १  
का.स., श्रेणी विहिन - १

सहायक प्रमुख जिल्ला अधिकारी  
रा.प. द्वितीय, प्रशासन - १

प्रशासकीय अधिकृत  
रा.प. तृतीय, प्रशासन - १

प्रशासकीय अधिकृत  
रा.प. तृतीय, प्रशासन - १

मुद्दा तथा हातहतियार  
शाखा  
रा.प.अनं.प्र., नासु, प्रशा - १  
रा.प.अनं.द्वि.खरिदार - १  
श्रेणीविहिन का.स. - १

गुनासो सुनुवाई तथा  
अभिलेख व्यवस्थापन  
शाखा  
रा.प.अनं.प्र., नासु, प्रशा - १  
श्रेणीविहिन का.स. - १

राहदानी तथा जिन्सी दर्ता  
शाखा  
रा.प.अनं.प्र., नासु, प्रशासन - १  
रा.प.अनं.प्र., क.अ.विधि - १  
रा.प.अनं.द्वि. खरिदार - १  
श्रेणीविहिन का.स. - १

आर्थिक प्रशासन शाखा  
रा.प.अनं.प्र., लेखा - १  
श्रेणीविहिन का.स. - १

नागरिकता तथा प्रतिलिपी  
शाखा  
रा.प.अनं. प्र., ना.सु. - २  
रा.प.अनं.प्र.क.अ. विधि - १  
रा.प.अनं.द्वि.खरिदार - १  
श्रेणीविहिन का.स. - १

स्थानीय प्रशासन तथा  
सा.सु. शाखा  
रा.प.अनं.प्र., प्रशासन - १  
रा.प.अनं.द्वि.प्र., खरिदार - १  
हलुका सवारी चालक - १  
का.स., श्रेणीविहिन - १

प्रशासकीय अधिकृत



४. जिल्ला प्रशासन कार्यालय, तनहुँबाट प्रदान गरिने सेवा:

क) स्थानीय प्रशासन तथा शान्ति सुरक्षा सम्बन्धी सेवा:

- नाम थर वा उमेर आदि प्रमाणित ।
- नाबालकको उमेर प्रमाणित ।
- पारिवारिक पेन्सन, शपथ पत्र र रहलपहल सम्बन्धी सिफारिस ।
- दलित, मधेसी, आदिवासी जनजाति प्रमाणित ।
- पत्रपत्रिका दर्ता ।
- छापाखाना दर्ता ।
- पारिवारिक विवरण प्रमाणित ।
- नाता प्रमाणित ।
- शरणार्थी सम्बन्धी कार्य
- विविध कार्य ।

ख) राहदानी सम्बन्धी सेवा:

- राहदानी फाराम संकलन ।
- राहदानी वितरण ।
- विद्युतीय राहदानीको विवरण संशोधन ।

ग) नागरिकता सम्बन्धी सेवा:

- वंशजको आधारमा नागरिकताको प्रमाण पत्र वितरण ।
- वैवाहिक अंगीकृत नागरिकताको प्रमाण पत्र वितरण ।
- नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वितरण ।
- नामथर जन्म मिति संशोधन ।
- जन्मको आधारमा नागरिकता प्रमाणपत्र वितरण ।

घ) मुद्दा तथा ठाडो उजुरी सम्बन्धी सेवा:

- सार्वजनिक मुद्दा
- गुनासो वा ठाडो उजुरी ।

ङ) हातहतियार इजाजत तथा नवीकरण तथा पेन्सन सिफारिस सम्बन्धी सेवा:

- हातहतियार इजाजत, नामसारी, नवीकरण र स्वामित्व हस्तान्तरण ।
- पारिवारिक पेन्सन, शपथ पत्र, दुई नामथर र जन्ममिति प्रमाणित, रहलपहल सम्बन्धी सिफारिस

च) संस्था दर्ता तथा नवीकरण सम्बन्धी सेवा:

- संस्था दर्ता ।
- संस्था नवीकरण ।
- संस्थाको विधान संशोधन ।

  
प्रशासकीय अधिकृत



- जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृति ।
- छ) आपूर्ति व्यवस्था अनुगमन सम्बन्धी सेवा:
  - सहज आपूर्ति व्यवस्थापन सुनिश्चित गर्नका लागि बजार अनुगमन तथा नियमन ।
- ज) विपद् व्यवस्थापन सम्बन्धी सेवा:
  - जिल्ला विपद् व्यवस्थापन समितिको बैठक व्यवस्थापन ।
  - विपद् सम्बन्धी कार्ययोजना निर्माण ।
  - विपद् न्यूनीकरणका लागि तयारी ।
  - विपद्मा भएको क्षति विवरण संकलन ।
  - विपद्मा पीडित भएकालाई क्षतिपूर्ति एवं राहत वितरण तथा पुनःस्थापना ।
- झ) राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा:
  - राष्ट्रिय परिचय पत्र विवरण संकलन सम्बन्धी कार्य
  - राष्ट्रिय परिचय पत्र वितरण


५. जिल्ला प्रशासन कार्यालय, तनहुँमा रहेका शाखा र जिम्मेवार अधिकारी:

सि.नं.	शाखाको नाम	जिम्मेवार अधिकृत	गुनासो सुन्ने अधिकारी
१	स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखा	प्र.अ. विकाश श्रेष्ठ	दिपक रेग्मी सहायक प्रमुख जिल्ला अधिकारी
२	नागरिकता तथा प्रतिलिपि शाखा	प्र.अ. विकाश श्रेष्ठ	
३	आर्थिक प्रशासन शाखा	लेखापाल नवराज रेग्मी	
४	राहदानी तथा जिन्सी दर्ता शाखा	प्र.अ. विकाश श्रेष्ठ	
५	गुनासो सुनुवाई तथा अभिलेख व्यवस्थापन शाखा	प्र.अ. सिर्जना रेग्मी	
६	मुद्दा तथा हातहतियार शाखा	प्र.अ. सिर्जना रेग्मी	


६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि:


सि.नं.	प्रदान गरिने सेवा	लाग्ने दस्तुर रु.	लाग्ने अवधि	कैफियत
१	वंशजको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र वितरण	रु.१० को टिकट	प्रक्रिया पुगेकै दिन	
२	नागरिकताको प्रतिलिपि वितरण	रु.२० को टिकट	प्रक्रिया पुगेकै दिन	
३	वैवाहिक अंगिकृत नागरिकताको प्रमाण पत्र वितरण	रु.१० को टिकट	प्रक्रिया पुगेकै दिन	
४	राहदानी फाराम संकलन	नावालक - २५००।- साधारण - ५०००।-	प्रक्रिया पुगेकै दिन	
५	राहदानी वितरण		प्राप्त भएपछि	
६	गुनासो वा ठाडो उजुरी	रु.१० को टिकट	यथाशीघ्र	

*(Handwritten signature)*  
जिल्ला प्रशासन कार्यालय, तनहुँ



सि.नं.	प्रदान गरिने सेवा	लाग्ने दरतुर रु.	लाग्ने अवधि	कैफियत
७	नामथर, उमेर आदि प्रमाणित	रु.१० को टिकट	प्रक्रिया पुगेपछि सोही दिन	
८	नावालकको उमेर प्रमाणित	रु.१० को टिकट	प्रक्रिया पुगेपछि सोही दिन	
९	पारिवारिक पेन्सन, शपथ पत्र र रहलपहल सम्बन्धी सिफारिस	रु.१० को टिकट	प्रक्रिया पुगेपछि सोही दिन	
१०	संस्था दर्ता	रु.१०००।-	सवै प्रक्रिया पुगे पश्चात सोही दिन	
११	संस्था नवीकरण	रु.५००।-	सोही दिन	
१२	संस्थाको विधान संशोधन	रु.१० को टिकट	सोही दिन	
१३	जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृति	रु.१० को टिकट	सोही दिन	
१४	दलित, मधेशी, आदिवासि सिफारिस	रु.१० को टिकट	सोही दिन	
१५	पत्रपत्रिका दर्ता	दैनिक रु.१०००।- साप्ताहिक रु.५००।- पाक्षिक रु.३००।- मासिक रु.२००।-	सवै प्रक्रिया पूरा भए पश्चात सोही दिन	
१६	छापाखाना दर्ता	रु.१०००।-	सवै प्रक्रिया पूरा भए पश्चात सोही दिन	
<b>हातहतियार नविकरण जिल्लाभर</b>				
१७	पिस्तोल रिभल्वर वा मिनिएचर राईफल सहित अन्य	रु. ३०००।-	सवै प्रक्रिया पूरा भए पश्चात सोही दिन	
	टोटावाला बन्दुक	रु. २०००।-	सवै प्रक्रिया पूरा भए पश्चात सोही दिन	
	भरुवा बन्दुक	रु. १५००।-	सवै प्रक्रिया पूरा भए पश्चात सोही दिन	
	हावादरी बन्दुक	रु. १०००।-	सवै प्रक्रिया पूरा भए पश्चात सोही दिन	
<b>हातहतियार नविकरण नेपालभर</b>				
१८	पिस्तोल रिभल्वर वा मिनिएचर राईफल सहित अन्य	रु. ४०००।-	सवै प्रक्रिया पूरा भए पश्चात सोही दिन	
	टोटावाला बन्दुक	रु. २०००।-	सवै प्रक्रिया पूरा भए पश्चात सोही दिन	
	भरुवा बन्दुक	रु. १५००।-	सवै प्रक्रिया पूरा भए पश्चात सोही दिन	
	हावादरी बन्दुक	रु. १०००।-	सवै प्रक्रिया पूरा भए पश्चात सोही दिन	

  
 प्रशासक/अध्यक्ष



सि.नं.	प्रदान गरिने सेवा	लाग्ने दरतुर रु.	लाग्ने अवधि	कैफियत
१९	नामथर जन्म मिति संशोधन	रु.१० को टिकट	प्रक्रिया पुगे पश्चात सोही दिन	
२०	नाता प्रमाणित	रु.१० को टिकट	सोही दिन	
२१	क्षतिपूर्ति एवं राहत वितरण		सर्वे कागजात भए पश्चात यथासिद्ध	
२२	सार्वजनिक शान्ति विरुद्धको कसूर सम्बन्धी मुद्दा	रु.१० को टिकट	कानून वमोजिम	
२३	अख्तियार दुरुपयोग सम्बन्धी मुद्दा	रु.१० को टिकट	आयोगबाट प्राप्त समयसीमा भित्र	

७. कार्यालयबाट चालु आ.व. २०८१।८२ को चौथो त्रैमासिक (२०८२ वैशाख १ गते देखी २०८२ असार मसान्त) मा भएका सम्पादित कार्यहरू:

क्र.स.	सम्पादित प्रमुख कार्यहरू		चालु आ.व. २०८२।८३ को प्रथम त्रैमासिक (श्रावण १ देखी असोज मसान्त सम्म) को उपलब्धी			
			महिला	पुरुष	अन्य	जम्मा
१	नागरिकताको विवरण	(क) बंशज	९३०	७८९	-	१७१९
		(ख) बैबाहिक अंगिकृत	२	-	-	२
		(ग) प्रतिलिपी	९२०	९५७	-	१८७७
		(घ) गैर आवासिय	१	२	-	३
२	नागरिकता परित्याग					५
३	नागरिकता रद्द		०	०	०	०
४	नाबालक परिचय पत्र	(क) नाबालक परिचयपत्र नयाँ दर्ता	५७	७८	०	१३५
		(ख) नाबालक परिचयपत्र प्रतिलिपी	२	३	०	५
५	राष्ट्रिय परिचय पत्र	(क) राष्ट्रिय परिचयपत्र नयाँ दर्ता	३२४५	४३६२	०	७६०७
		(ख) राष्ट्रिय परिचयपत्र वितरण				१७५१
१	प्रमाणित / सिफारिस	(क) आदिवासी/जनजाती प्रमाणित	१०२	८८	०	१९०
		(ख) दलित प्रमाणित	७६	६३	०	१३९
		(ग) विपन्न खस आर्य प्रमाणित	४४	१२	०	५६
		(घ) मुस्लिम प्रमाणित	१६	१२	०	२८
		(ग) पेन्सन सिफारिस			३८८	
	(घ) अन्य			४०२		
७	तिब्बतीयन शरणार्थी परिचय पत्र नविकरण				७	
८	शरणार्थीका लागि यात्रा अनुमति पत्र सिफारिस		२	१	०	३
			महिला	पुरुष	नाबालक	जम्मा
९	राहदानी	(क) राहदानी सिफारिस	७९९	११८५	१२	२००६

प्रशासक अधिकृत



क्र.स.	सम्पादित प्रमुख कार्यहरू		चालु आ.व. २०८२/८३ को प्रथम त्रैमासिक (श्रावण १ देखी असोज मसान्त सम्म) को उपलब्धी			
			६०५	१०३८	१०	१६५३
		(ख) राहदानी वितरण				
१०	विपद व्यवस्थापन सम्बन्धी	(क) विपदबाट पिडित (ख) विपद् पिडितलाई आर्थिक सहायता रकम / सामाग्री		०		०१-
११	मुद्धा	(क) दर्ता (ख) फर्छ्यौट		१०		७
१२	संस्था	(क) नयाँ दर्ता (ख) नविकरण		३		३९५
१३	हातहतियार	(क) नविकरण (ख) नामसारी		६५		०
१४	पत्रपत्रिका दर्ता			०		
१५	छापाखाना दर्ता			०		
१६	बैठक	(क) कार्यालय प्रमुख (ख) जिल्ला सुरक्षा समिति (ग) सूचना अधिकारी (घ) अन्य		३		११ १ १७
१७	गुनासो र फर्छ्यौट	(क) कार्यालयमा निवेदन मार्फत (ख) हेल्लो सरकार मार्फत		३४		०
१८	बजार अनुगमन			३		
१९	घुम्ती शिविर			०		
२०	राजश्व	(क) संस्था दर्ता (ख) हातहतियार (ग) राहदानी दस्तुर (घ) न्यायिक दण्ड जरिवाना (ङ) प्रशासनिक दण्ड, जरिवाना र जफत (च) अन्य प्रशासनिक सेवा शुल्क (छ) बेरुजु (ज) परीक्षा शुल्क झ) सरकारी सम्पतीको वहालको आय		२०५,७००१- ३०२,२५०१- १,११,५८०००१- १३५,४३५१- ०१- ९५००१- ०१- ५,०००१- ०१-		

८. निर्णय गर्ने प्रक्रिया र अधिकारी:

क) निर्णय गर्ने प्रक्रिया: सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५ एवं सूचनाको हक सम्बन्धी ऐन, २०६४ लगायत प्रचलित कानून बमोजिम।

*(Signature)*  
प्रशासनिक अधिकारी

ख) निर्णय गर्ने अधिकारी:

- प्रमुख जिल्ला अधिकारी
- सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृतहरु : प्रमुख जिल्ला अधिकारीबाट अधिकार प्रत्यायोजन भए बमोजिम ।

ग) निर्णय उपर उजुरी सुन्ने अधिकारी: प्रचलित कानून बमोजिम।

घ) सूचना माग गर्नेको नामथर र संख्या: नभएको।

९. कार्यालय प्रमुख र सूचना अधिकारीको नाम र पद:

क) कार्यालय प्रमुख:


- नाम: रामकृष्ण अधिकारी
- पद: प्रमुख जिल्ला अधिकारी
- मोवाइल नम्बर ९८५६०६७७७७

ख) सूचना अधिकारी:

- नाम: दिपक रेग्मी
- पद: सहायक प्रमुख जिल्ला अधिकारी
- मोवाइल नम्बर ९८५६००९९९९


१०. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची:

- स्थानीय प्रशासन ऐन, २०२८
- नेपाल नागरिकता ऐन, २०६३
- विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७४
- लागु औषध (नियन्त्रण) ऐन, २०३३
- हातहतियार तथा खरखजना ऐन, २०१८
- आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७
- आवश्यक वस्तु संरक्षण ऐन, २०१२
- मुलुकी अपराध (संहिता) ऐन, २०७४
- मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४
- फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४
- भ्रष्टाचार नियन्त्रण ऐन, २०५९
- राहदानी ऐन, २०२४
- सार्वजनिक सुरक्षा ऐन, २०४६
- संस्था दर्ता ऐन, २०३४
- उपभोक्ता संरक्षण ऐन, २०५४

  
प्रशासकीय अधिकृत



- जग्गा प्राप्ति ऐन, २०३४
- सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४
- सूचनाको हक सम्बन्धी ऐन, २०६४
- सूचनाको हक सम्बन्धी नियमावली, २०६५
- नेपाल नागरिकता नियमावली, २०६३
- राहदानी नियमावली, २०६७
- संस्था दर्ता नियमावली, २०३४
- हातहतियार तथा खरखजना नियमावली, २०२८
- सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५
- विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, २०६६
- गृह प्रशासन सुधार कार्य योजना, २०७४
- नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६८
- विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा मार्गदर्शन, २०६८
- प्रकोप पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०६४
- गृह मन्त्रालय र अन्तर्गत कार्यरत कर्मचारीहरुको आचारसंहिता, २०६९
- राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण ऐन, २०७६

  
प्रशासनिक अधिकृत